



"हरित नगर, समृद्ध दमक"  
दमक नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
दमक नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
१ नं. ब्रह्म नेपाल  
१ नं. प्रदेश नेपाल  
२०७२



०२३-५८००४४, ५८०१३७, ५८०५०२, ५८१०५३

फ्याक्स नं. ०२३-५८०१४६

[www.damakmun.gov.np](http://www.damakmun.gov.np)

[info@damakmun.gov.np](mailto:info@damakmun.gov.np)

मिति: २०७८/०४/१०

### प्रेस बिज्ञप्ती

दमक नगरपालिका क्षेत्र भित्र कोरोना भाईरस संक्रमण फैलदो क्रममा रहेको छ । यसै सन्दर्भमा दमक नगरपालिका कोरोना भाईरस रोकथाम तथा नियन्त्रण पालिकास्तर संरचना समितिको मिति २०७८ श्रावण ०९ गते बसेको सर्वपक्षीय बैठकबाट मिति २०७८ श्रावण ११ गते विहान ४ बजे देखि २०७८ श्रावण १७ गते मध्यराती १२ बजे सम्म नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा लागु गरिएको हुँदा सो समयमा अस्पतालको आकस्मिक सेवा, औषधी पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन, विद्युत, टेलिफोन, खानेपानी, इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु, दुध र अण्डाका पसल (विहान ६ देखि ८ बजे) सम्म र एम्बुलेन्स तथा वारुणयन्त्र सेवा जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु संचालन नगर्ने/नगराउने निर्णय भएको हुँदा तपशिल बमोजिमका कार्यहरु गरी कडाइका साथ निषेधाज्ञा पालना गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।

#### तपशिल:

- अनमुति नलिई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने ।
- व्यापार, व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु, सबै प्रकारका सवारी साधन पूर्ण रुपले बन्द गर्ने ।
- नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड (नियमित रुपमा साबुन पानीले हात धुने, अनिवार्य मास्क र सेनिटाईजरको प्रयोग गर्ने) को अनिवार्य पालना गर्ने ।

#### १. दमक नगरपालिका क्षेत्रमा २०७७ चैत २५ गते देखि हाल सम्मको कोरोना भाईरस को संक्रमणको विवरण:

क्र.सं.	विवरण	पुरुष संख्या	महिला संख्या	जम्मा
१	पि.सि.आर/एन्टिजेन पोजेटिभ	१४९० जना	१३३१ जना	२८२१ जना
२	निको भएको	११६१ जना	११०३ जना	२२६४ जना
३.	मृत्यु भएको	२४ जना	१४ जना	३८ जना
४.	सक्रिय संक्रमित	२७४ जना	२२७ जना	५०१ जना


२. दमक नगरपालिका कोभिड उपचार केन्द्र, बेलडाँगीमा मिति २०७८ बैशाख १९ गते देखि २०७८ श्रावण ०९ गते सम्म कोरोना भाईरसको संक्रमण बिरामीहरुको ओ.पि.डी तथा भर्नाको विवरण:

सि.नं.	विवरण	महिला	पुरुष	जम्मा	दमक न.पा भित्रको संख्या	अन्य पालिकाको संख्या
१	बिरामी भर्ना	१३२ जना	१६२ जना	२९४ जना	१८४ जना	११० जना
२	ओ.पि.डी. भर्ना	२६४ जना	३९७ जना	६६१ जना	५०९ जना	१५२ जना

३. मिति २०७८ श्रावण ०९ गते दमक नगरपालिका क्षेत्र भित्र रहेका कोभिड उपचार केन्द्रमा उपचाररत बिरामीको विवरण:

क्र.सं.	कोभिड उपचार केन्द्रको नाम	बिरामीको संख्या
१	दमक अस्पताल, कोभिड उपचार केन्द्र	२८ जना
२	आम्दा अस्पताल	२३ जना
	जम्मा	५१ जना

४. निषेधाज्ञा पालना नभएको पाइएमा प्रचलित नियम कानून अनुसार दण्ड, सजाय र जरिवाना हुनेछ ।
५. कोभिड-१९ संकटको यो विषम परिस्थितिमा दमक नगरपालिका कार्यालय झापाले जारी गरेको निषेधाज्ञा प्रति नगरबासी सबै नागरिक, राजनैतिक दल, नागरिक समाज, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ लगायत सम्बद्ध सबै संघसंस्थाबाट जनाउनु भएको ऐक्यवद्धता र निषेधाज्ञाको पालना प्रति आभार व्यक्त गर्दै कोभिड-१९ को संक्रमणको दर बृद्धि भईरहेको वर्तमान परिप्रेक्षमा अझै केही समय निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने देखिएकोले निषेधाज्ञाको अझ प्रभावकारी पालनाको लागि सबैमा अनुरोध गर्ने ।
६. कुनै विशेष जानकारी गराउन पर्ने अवस्था भएमा नगरपालिका स्वयंले नगरबासीहरुमा आधिकारिक संचार माध्यमबाट सुसूचित गराउने हुँदा निराधार तवरले सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सम्प्रेषण हुने सूचनाहरुमा भर नपर्न पनि हार्दिक अनुरोध गरिएको छ । यसका साथै नेपाल सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि लागु गरेको मापदण्ड अपनाई सावधानी र सतर्कतापूर्वक अत्यावश्यक काम नपरेसम्म घरमै बस्ने र विदेशबाट आएका व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा अपिल गरिएको छ ।



प्रवक्ता  
गीता अधिकारी  
उप प्रमुख